

विहिवार १ असोज २०७७
रेड पाण्डा नेटवर्क
१९८ दशरथ चन्द मार्ग, वालुवाटार
काठमान्डु, नेपाल

दयाहाङ राई: रेड पाण्डा नेटवर्क संरक्षण दूतमा नियुक्त

नेपालको कला क्षेत्रमा सफल कलाकार, निर्देशक र नाट्यकारको रूपमा परिचित दयाहाङ राई रेड पाण्डा नेटवर्क संरक्षण दूतको रूपमा नियुक्त हुनुभएको छ ।

दयाहाङ राईले नेपाली चलचित्र जगतमा अत्यन्तै ख्याति कमाउनु भएको छ । उहाँले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को संरक्षण र रेड पाण्डाको अवैध चोरी-शिकारको विरुद्धमा जनचेतना जगाउन रेड पाण्डा नेटवर्कलाई सहयोग गर्नुहुनेछ ।

“हामी नेपालका एक प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षणको कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित छौ । यस सहकार्यको माध्यमबाट रेड पाण्डा संरक्षणको आवाजलाई आम-जनमासमा पुर्याउँन हामी सफल हुनेछौ भन्ने कुरामा म विश्वस्त छु ।” रेड पाण्डा नेटवर्कका निर्देशक आङ फूरी शेर्पाले भन्नुभयो ।

दयाहाङ राई रेड पाण्डा नेटवर्कको संरक्षण कार्यमा सम्मिलित हुन पाउँदा अत्यन्तै उत्साहित हुनुहुन्छ । “म पूर्वी नेपालको ग्रामीण परिवेशमा हुर्के । मेरो वाल्यकाल प्रकृतिको सामिप्यतामा बित्यो तर मलाई हाम्रो क्षेत्र यति सुन्दर जनावरले सु-शोभित छ भन्ने कुराको हेक्का कहिल्यै भएन । हाम्रो राष्ट्रको प्राकृतिक सम्पदाको रूपमा रहेको यस जनावरको संरक्षणमा आफुलाई सामेल गराउन पाउँदा म गौरवान्दित छु । म आफ्नो तर्फबाट यस जनावरको संरक्षणमा योगदान दिन अथक प्रयत्न गर्नेछु ।” राईले भन्नुभयो ।

हार्डवे र *हार्डट सन* राईका अन्तराष्ट्रिय रूपमा सफल चलचित्रहरू हुन् । नव्वेऔं अकाडमी अवार्डमा *हार्डट सन*ले अन्तराष्ट्रिय भाषाको सर्वश्रेष्ठ चलचित्र विधामा नेपाली भाषाको चलचित्रको प्रतिनिधित्व गरेको थियो । उक्त चलचित्रलाई ७३औं भेनिस चलचित्र महोत्सवमा प्रिमिएर गरिएको थियो । राईले दासढुंगा, सम्बोधन र कवड्डी कवड्डीका लागि तीनवटा राष्ट्रिय अवार्ड जित्नुभएको छ । चालिस भन्दा धेरै नेपाली चलचित्रमा उहाँको अभिनय हेर्न सकिन्छ, जसमा कवड्डी कवड्डी र लुट सफल चलचित्रहरू मध्ये पर्दछन् । उहाँ नेपाली नाट्य विधामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

छापा र प्रसारण मिडियाको लागि:

टेरेन्स फ्लेमिंग, (८७७) ८५४-२३९१ एक्सटेन्सन १०१, terrance@redpandanetwork.org

थप जानकारीको लागि:

सोनाम टासी लामा, +९७७ ९८४१८४३९६८, sonam.lama@redpandanetwork.org

रेड पाण्डा नेटवर्क रेड पाण्डा (हाब्रे) र यसको वासस्थान संरक्षणमा कार्यरत संस्था हो । थप जानकारीको लागि www.redpandanetwork.org मा हेर्नुहोला ।